

दफा ४ तथा अनुसूची-१ को भाग-२ संग सम्बन्धित



स्थानीय राजपत्र

मनहरी गाउँपालिकाबाट प्रकाशित

खण्ड : ८ संख्या : १०

स्वीकृत मिति: २०८१/०३/०४

भाग २

मनहरी गाउँपालिका

गाउँपालिका अध्यक्षबाट प्रमाणित मिति २०८१/०३/०६

मनहरी गाउँपालिकाको सेवा प्रवाह मापदण्ड, २०८१

मनहरी गाउँपालिकाको सेवा प्रवाह मापदण्ड, २०८१

स्विकृत मिति: २०८१/०३/०४

प्रमाणिक मिति: २०८१/०३/०६

प्रस्तावना: मनहरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयबाट प्रवाह गरिने सेवा प्रवाहलाई सरल, छिटोछुरितो, पारदर्शी एवम् न्यायिक बनाउन तथा तोकिएको समय, गुणस्तर, परिमाण र लागतमा सेवा प्रवाह गर्नको लागि सेवा प्रवाह मापदण्ड बनाउन बाझ्छनीय भएकोले सुशासन नियमावली, २०८० को दफाद को अधिकार प्रयोग गरी मनहरी गाउँपालिकाले यो मापदण्ड बनाएको छ ।

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस मापदण्डको नाम “मनहरी गाउँपालिकाको सेवा प्रवाह मापदण्ड, २०८०” रहेको छ ।
(२) यो मापदण्ड तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिचाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस मापदण्डमा,
(क) “एन” भन्नाले मनहरी गाउँपालिकाको सुशासन ऐन, २०८० लाई सम्झनु पर्दछ ।
(ख) “नियमावली” भन्नाले मनहरी गाउँपालिकाको सुशासन नियमावली, २०८० लाई सम्झनु पर्दछ ।
(ग) “कार्यालय” भन्नाले मनहरी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयलाई सम्झनु पर्दछ र सो शब्दले मनहरी गाउँपालिकाको वडा कार्यालय, शाखा/उपशाखा समेतलाई जनाउनेछ ।
(घ) “सेवा” भन्नाले कार्यालयले सेवाग्राहीलाई उपलब्ध गराउने वस्तु वा सेवा सम्झनु पर्दछ ।

Rm/
रमेशा - वैदी
प्रमुख प्रशासकीय अधिकृत



- (इ) “सेवाप्रदायक सम्भाले नागरिकलाई सेवा तथा सुविधा प्रदान गर्ने गाउँपालिका, कार्यालय, शाखा, उप शाखा तथा बडा कार्यालयका कर्मचारी सम्झनु पर्दछ ।

(च) “सेवाप्रदायक” भन्नाले नागरिकलाई सेवा तथा सुविधा प्रदान गर्ने कार्यालय, शाखा, उप शाखाका कर्मचारी सम्झनु पर्दछ ।

परिच्छेद-२

सेवा प्रवाह

३. सेवा प्रवाह विधि: (१) कार्यालयले श्रोत साधनको उपलब्धताको अधारमा देहायको विधिहरू मध्ये वहु विधि, वा कुनै एक विधि प्रयोग गरी सेवाग्राहीलाई सेवा प्रवाह गर्नेछ :

(क) स्लिप टोकन प्रणाली
(ख) प्रविधिमा आधारित टोकन प्रणाली
(ग) अनलाइन रजिस्ट्रेशन
(घ) कम्प्युटर विलिङ
(ङ) ईमेल
(च) अनलाइन वा ईमेलबाट फर्म उपलब्ध गराउने
(छ) अनलाइन वा ईमेलबाट फर्म प्राप्त गर्ने
(ज) कार्यालयबाट सिफारिस तथा अनलाइन वा ईमेलबाट सिफारिस
(झ) तयारी फर्म तथा निवेदन उपलब्ध गराएर वा ढाँचा तोकेर
(ज) चेक वा विद्युतीय विधिबाट भुत्तानी
(ट) तोकिएको अन्य विधिबाट

(२) मापदण्ड (१) मा उल्लेखित विधि सर्वसाधरणलाई जानकारी गराउन्।

४. प्रवाह गरिने सेवाहरूः (१) कार्यालयले सेवामाहीलाई देहाय अनुसारको सेवा
प्रवाह गर्नेछ :

Dny
रमेश सुवदा
दिल्ली अधिकृत

- (क) घटनादर्ता सम्बन्धी सेवा,
- (ख) भुक्तानी दिने सम्बन्धी सेवा,
- (ग) राजस्व बुझने, प्राप्त गर्ने सम्बन्धी सेवा,
- (घ) राहत वितरण सम्बन्धी सेवा,
- (ङ) अनुदान वितरण सेवा,
- (च) सिफारिस सम्बन्धी सेवा,
- (छ) स्वास्थ्य सम्बन्धी सेवा,
- (ज) कृषि तथा पशुपंक्षी सम्बन्धी सेवा,
- (झ) शिक्षा सम्बन्धी सेवा,
- (ञ) योजना सम्झौता, कायदिश सम्बन्धी सेवा,
- (ट) घुम्ती सेवा सम्बन्धी सेवा,
- (ठ) एकीकृत घुम्ती सेवा सम्बन्धी सेवा,
- (ड) घर, नक्शा सम्बन्धी सेवा,
- (ढ) विपद् व्यवस्थापन सम्बन्धी सेवा,
- (ण) न्याय समितिबाट प्रदान गरिने सेवा,
- (त) महिला तथा बालबालिका सम्बन्धी सेवा,
- (थ) अपाङ्ग सम्बन्धी सेवा,
- (द) जेष्ठ नागरिक सम्बन्धी सेवा,
- (ध) अन्य लक्षित वर्गसम्बन्धी सेवा,
- (न) बडा कार्यालयबाट प्रवाह गरिने सेवा,
- (ञ) सामान्य सेवा,
- (प) कानूनमा तोकिएका अन्य सेवा ।

५. सेवा प्रवाहको मापदण्ड

सेवा प्रवाहको किसिम	आवश्यक कागजात/प्रक्रिया	समय	सूचक मापन

नेपाल राष्ट्रीय गाउँपालिका
कार्यालयको कार्यालय

३३
रमेश सुवेदी
प्राचासकीय अधिकृत

सेवा प्रवाहको किसिम	आवश्यक कागजात/प्रक्रिया	समय	सूचक मापन
(क)	सूचक फाराम	सोही दिन	दर्ता र कार्य फछ्योर्ट मिति
(ख)	तोकिएको कागजात	सोही दिन र धेरै भीड भएमा टोकनमा लेखिए अनुसार	भौचर, चेक
(ग)	बैंकभौचर व कम्प्युटर बिलिङ तोकिए अनुसार	सोही दिन	भौचर आम्दानी वा कम्प्युटर बिल
(घ)	तोकिएको कागजात	निर्णय प्रमाणित भएपछि ३ दिनभित्र	भरपाई वा बैंक आदेश
(ङ)	तोकिएको कागजात	निर्णय प्रमाणित भएपछि ३ दिनभित्र	भरपाई वा बैंक आदेश
(च)	सिफारिस माग निवेदन र तोकिएको कागजात	सोही दिन	दर्चा, चलानी
(छ)	विरामी उपस्थित: स्वास्थ्य चौकीमा र तोकिएको खोप: खोप केन्द्रमा	तोकिएको समय तालिका	प्रतिवेदन, प्रगति, अभिलेख
(ज)	तोकिएको कागजात, फोन	कामको प्रकृति अनुसार सोही दिन वा तोकिएको समय	अभिलेख
(झ)	तोकिएका कागजातहरू	सोही दिन	अभिलेख

सेवा प्रवाहको किसिम	आवश्यक कागजात/प्रक्रिया	समय	सूचक मापन
(अ)	तोकिएका कागजातहरू तथा योजना किताब	सोही दिन	अभिलेख
(ट)	आवश्यक प्रक्रिया	तोकिएको दिन	प्रतिवेदन
(ठ)	आवश्यक प्रक्रिया	तोकिएको दिन	प्रतिवेदन
(ड)	तोकिएको कागजात, नक्शा बुक	तोकिएको दिन	अभिलेख
(ढ)	विपद्को प्रकृति अनुसार आवश्यक कागजात, सञ्चार, सूचना	तुरुन्त सोही दिन, तोकिएको दिन	प्रतिवेदन
(ण)	तोकिएका कागजात	तोकिएको दिन	अभिलेख, प्रतिवेदन
(त)	तोकिएको कागजात/प्रक्रिया	तोकिएको दिन	अभिलेख, प्रतिवेदन
(थ)	तोकिएको कागजात/प्रक्रिया	तोकिएको दिन	अभिलेख
(द)	तोकिएको कागजात/प्रक्रिया	तोकिएको दिन	अभिलेख
(ध)	तोकिएको कागजात/प्रक्रिया	तोकिएको दिन	अभिलेख
(न)	तोकिएको कागजात/प्रक्रिया	सोही दिन तथा तोकिएको दिन	दर्ता, चलानी अभिलेख
(न)	तोकिएको कागजात/प्रक्रिया	सोही दिन तथा तोकिएको दिन	अभिलेख
(प)	तोकिएको कागजात/प्रक्रिया	सोही दिन तथा तोकिएको दिन	अभिलेख




रमेश सुवेदी

सामग्रीय अधिकृत

नोट : लाग्ने समय कामको प्रकृति अनुसार र आवश्यक कागाजत पुगेको अवस्थामा र समयमै निवेदन तथा कागजात प्राप्त भए अनुसार सोही दिन र आवश्यक कागजत नपुगेको अवस्थामा तोकिएको दिन हुनेछ ।

६. मापदण्डको पालना: (१) यस मापदण्डको पालना गर्ने, गराउने र तोकिएको समयमा सेवा दिने र त्यसको अभिलेख राख्ने तथा आवश्यकता अनुसार प्रतिवेदन तयार गर्ने, अभिलेख राख्ने र सम्बन्धित निकाय तथा पदाधिकारी समक्ष पेश गर्ने कर्तव्य सम्बन्धित सबै शप्ताखा, उपशाखा, वडाका कर्मचारीहरूको हुनेछ ।
(२) यस मापदण्डको पालना गर्ने, गराउन सहयोग गर्नु सबै निर्वाचित जनप्रतिनिधिको कर्तव्य हुनेछ ।
७. कार्यविवरण तथा कार्यसम्पादन करार समझौताअनुसार हुनेः मापदण्ड नं. ४ मा उल्लेखित सेवाहरूको अतिरिक्त सम्बन्धित कर्मचारीको कार्यविवरणमा लेखिएका सेवा तथा कार्यसम्पादन करार समझौतामा उल्लेख भएका सेवाहरू तोकिएको लागत, समय, परिमाण र गुणस्तरमा उपलब्ध गराउने दायित्व सेवा प्रदायकको हुनेछ ।
८. समीक्षा: (१) यस मापदण्डअनुसार सेवा प्रवाह गरे वा नगरेको सम्बन्धमा त्रैमासिक रूपमा समीक्षा गर्नुपर्नेछ ।
(२) समीक्षा कार्यक्रममा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक कुराहरू, समस्या तथा समाधानका उपायहरू उल्लेख गर्नु पर्नेछ ।
९. सेवा प्रवाह आचरणः (१) सेवा प्रवाह गर्दा सभ्य, शिष्ट रूपमा मुस्कानसहित सेवा सेवा प्रवाह गर्नुपर्नेछ ।
(२) सेवा प्रवाहमा आवश्यक कागजात नपुगेकमा के-के कागजात पुगेन, सेवाग्राही टोकन/स्लिपमा लेखी सेवा प्रदायकले सही गरी मिति लेखी सम्पर्क नम्बर समेत दिनु पर्नेछ र त्यसको अभिलेख सेवाप्रदायकले राख्नुपर्नेछ ।




रमेश सुवेदी
प्रधान प्रशासकीय अधिकृत

(३) कामको प्रकृति अनुसार आवश्यक कागजत पेश गरी भिडभाड नगरी, शिष्ट र मर्यादित रूपमा प्रस्तुत भइ सेवा लिनु सेवाग्राहीको कर्तव्य हुनेछ ।

१०. गुनासो सुनुवाईः : (१) सेवा प्रवाहमा सेवाप्रदायकप्रति सेवाग्राहीको कुनै गुनासो भएमा गुनासो अधिकारीप्रति लिखित वा मौखिक गुनासो गर्न सक्नेछ ।

(२) गुनासो अधिकारीले प्राप्त लिखित वा मौखिक गुनासकोको अभिलेख राख्नुपर्नेछ । साथै गुनासो सुनुवाई गरी आवश्यक कारबाही गर्नुपर्नेछ ।

(३) गुनासो अधिकारीले गुनासोको कारण समस्या र समाधान पहिल्याई गुनासोकर्तालाई जानकारी गराउनु पर्दछ ।

११. क्षमता अभिवृद्धि : सेवाप्रवाहलाई प्रभावकारी बनाउन सेवाप्रदायकलाई आवश्यक प्रशिक्षण तथा अभिमुखिकरण, अन्तर्क्रिया गरी क्षमता अभिवृद्धि गरिनेछ ।


१२. प्रचलित कानून अनुसार हुने : यसमा लेखिएका विषय यसै मापदण्डअनुसार हुने र अन्य विषय प्रचलित कानून अनुसार हुनेछ ।

१३. कार्यसम्पादन करार सम्झौता : (१) सेवाप्रवाहलाई प्रभावकारी बनाउन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृत र शाखा/उप शाखा प्रमुख तथा वडा सचिवबीच कार्य सम्पादन करार सम्झौता गरिनेछ ।

(२) मापदण्ड (१) बमोजिमको कार्यसम्पादन करार सम्झौता अनुसारका कार्यसम्पादन प्रगतिको आवधिक समीक्षा गरिनेछ ।

(३) उपलब्ध श्रोत, साधन र कार्यवातावरणाको अधारमा प्रगतिको मुल्यांकन गरिनेछ ।

१४. नागरिकसँग सीधा सम्पर्क : (१) दैनिक कार्यसम्पादनसँग सम्बन्ध हुने गाउँपालिका जनप्रतिनिधिहरू अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा कर्मचारीहरू प्रमुख प्रशासकीय अधिकृत, सूचना अधिकारी र शाखा/ईकाइ


रमेश रुद्धेश
प्रधिकारी

प्रमुखहरूलाई गाउँपालिकाबाट स्थायी सिमकार्ड उपलब्ध गराई त्यस्तो सम्पर्क नम्बर गाउँपालिकाको सबै उरदैलोमा पुऱ्याउने र आवश्यकताअनुसार कामसँग सम्बन्धित जनप्रतिनिधि तथा कर्मचारीसँग नागरिकको सीधा सम्पर्क गराउन सकिनेछ ।

(२) जनताले गरेका फोन सम्पर्कमा आउनु जनप्रतिनिधि र कर्मचारीको कर्तव्य हुनेछ र आवश्यक सूचना दिने जिम्मेवारी र कर्तव्य हुनेछ ।

१५. नागरिकलाई सीधा सूचना :

(१) नागरिकलाई सूचना प्रवाह तथा संप्रेषण गरी शिघ्र सूचना दिनु कार्यालयको कर्तव्य हुनेछ ।

(२) मापदण्ड (१) अनुसारको कर्तव्य पालना गर्ने कार्यालयले नागरिकलाई सीधा सूचना दिने विधि अबलम्बन गर्नुपर्नेछ । त्यस्ता विधिहरू उपलब्ध श्रोत, साधन तथा आवश्यकता अनुसार देहायअनुसारको कुनै एक वा एकभन्दा बढी हुन सक्नेछन् :

- (क) कार्यालयको सूचना पाटी
- (ख) कार्यालयको वेबसाइट
- (ग) कार्यालयको मोबाइल एप
- (घ) कार्यालयको फेसबुक पेज
- (ड) आवश्यकताअनुसार एस एम एस
- (च) टेलिफोन
- (छ) ईमेल
- (ज) स्वतः प्रकाशन : सबै शाखा/ईकाइ तथा वडा कार्यालयहरूले प्रत्येक तीन- तीन महिनामा महिना, भुक्तान भएको ७ गतेभित्रमा सूचना अधिकारीलाई स्वतः प्रकाशनको सामग्री उपलब्ध गराउनुपर्नेछ र सूचना अधिकारीले १५ गतेभित्रमा स्वतः प्रकाशन गर्नुपर्नेछ । स्वतः प्रकाशनलाई सूचनापाटी, वडा कार्यालय र वेबसाइटमा राख्नुपर्नेछ ।

१६. बाधा अड्काउ फुकाउन सक्ने : कार्यपालिकाले यस मापदण्ड
कार्यान्वयन गर्दा आइपर्ने बाधा अड्काउ फुकाउन सक्नेछ ।



.....
रञ्जन कालाखेती
गाउँपालिका अध्यक्ष
प्रमाणित गर्ने

R. S. Sudedi
रमेश सुदेदी
प्रमुख प्रशासकीय अधिकृत